



टेम्केमैयुड गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

अन्नपूर्ण, भोजपुर
कोशी प्रदेश, नेपाल

Website: www.tyamkemaiyummun.gov.np
Email: temkemunbhp@gmail.com

नागरिक वडापत्र

क. व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण

सेवाको किसिम	सेवाप्राप्त गर्न उपलब्ध गराउनु पर्ने कागजात एवं प्रमाण प्रतिलिपि	सेवाप्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवारी निकायःसम्पर्क अधिकारी वा शाखा
		दस्तुर	समय	
१ सामान्य सिफारिस शुल्क	१ निवेदन २ नेपाली नागरिकताको प्रतिलिपि ३ अन्य आवश्यक कागजात सो सग सम्बन्धित	२००	सोही दिन	गाउँपालिका प्रशासन शाखा र सम्बन्धित वडा:अध्यक्ष वा वडा सचिव
२ सामान्य सर्जिमिन	१ निवेदन २ नेपाली नागरिकताको प्रतिलिपि ३ छिमेकी ५ जनाको नागरिकताको प्रतिलिपि ४ अन्य आवश्यक कागजात सोसग सम्बन्धित	५००	सोही दिन	सम्बन्धित वडा:अध्यक्ष वा वडा सचिव
३ स्थलगत सर्जिविन	१ निवेदन २ नेपाली नागरिकताको प्रतिलिपि ३ जान्नेवुभन्ने सम्बन्धित फिल्डमा छिमेकी ५/७ जना सहित नागरिकताको प्रतिलिपि ४ अन्य आवश्यक कागजात सोसग सम्बन्धित	७००	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा:अध्यक्ष वा वडा सचिव
२ नागरिकता सिफारिस	१.जन्मदर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति । २.जन्म मितिखुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि । ३.हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति । ४.निवेदकको पिता/विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सक्कल र प्रतिलिपि १/१ प्रतिवा सनाखत गर्ने घर परिवारको अन्यव्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि ५.विवाहित महिलाको हकमा,निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प को प्रतिलिपि १ प्रति, जन्मदर्ता प्रमाणपत्र, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १/१ प्रति । ६.अन्यगा.वि.सा.,गा.पा.बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति बसोबासको प्रमाणित हुने कागजातहरु । ७.निवेदकको पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाता प्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति ८.कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जिमिन मुचुलका गर्न सक्ने ।	२००	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा:अध्यक्ष वा वडा सचिव
३.नागरिकता प्रतिलिपि सिफारिस	१.अनुसुची बमोजिम निवेदन फाराम । २.हराएको ना.प्र.पत्रको प्रतिलिपि । ३.ना.प्र.पत्र भुत्रो वा अक्षर,फोटा नवुभन्ने भएमा सक्कलप्रति । ४.हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रतिफोटो ।	३००	सोहीदिनवा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा:अध्यक्ष वा वडा सचिव

	५. नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहितको लागि विवाहदर्ता प्रमाण पत्रको प्रतिलिपि ।			
४. नाम थर संशोधन/दुवै नामको व्यक्ति एकै भएको सिफारिस	१. व्योहोरा प्रष्ट खुलेको रित पूर्वको निवेदन । २. सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि ३. नाम, थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि ४. बसाईसराई गरी आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि ५. पासपोर्ट साइजको फोटो २ प्रति ६. आवश्यकता अनुसार सर्जिमिन मुचुल्का गरिने ।	३०० यदि सर्जिमिन भए ५००	सोहीदिनवा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
५. विवाहित, अविवाहित, जन्ममिति प्रमाणित/सिफारिस	१. व्योहोरा प्रष्ट खुलेको रित पूर्वको निवेदन । २. सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि ३. विवाहदर्ता/जन्मदर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ४. अविवाहित प्रमाणित गर्नुपर्नेको हकमाअभिवाकको नागरिकताको प्रतिलिपि र अभिभावकको सनाखत ५. आवश्यकता अनुसार सर्जिमिन मुचुल्का ।	५०० ५०० ३००	सोहीदिनवा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
विवाहित प्रमाणिकरण विदेशीसंग	१. व्योहोरा प्रष्ट खुलेको रित पूर्वको निवेदन । २. सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि ३. आवश्यकता अनुसार अन्य कागजात र सर्जिमिन मुचुल्का ।	१०००	सोहीदिनवा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
६. नावालक पासपोर्ट सिफारिस	१. निवेदन २. वच्चाको जन्मदर्ता प्रतिलिपि २. सो सग सम्बन्धित अन्य आवश्यक कागजात	२००	सोही दिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
७. नेपाली पेन्सन सम्बन्ध सिफारीस	१. निवेदन २. नेपाली नागरिकताको प्रतिलिपि ३. सो सग सम्बन्धित अन्य आवश्यक कागजात	१०००	सोही दिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
८. भारती पेन्सन सम्बन्ध सिफारीस	१. निवेदन २. नेपाली नागरिकताको प्रतिलिपि ३. सो सग सम्बन्धित अन्य आवश्यक कागजात	३०००	सोही दिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
९. अन्य मुलुक पेन्सन सम्बन्ध सिफारीस	१. निवेदन २. नेपाली नागरिकताको प्रतिलिपि ३. सो सग सम्बन्धित अन्य आवश्यक कागजात	३०००	सोही दिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
१०. अपुताली सम्बन्धी सिफारीस	१. निवेदन २. नेपाली नागरिकताको प्रतिलिपि ३. सो सग सम्बन्धित अन्य आवश्यक कागजात	१५००	सोही दिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
११. स्थायी/अस्थायी बसोवास प्रमाणि सिफारिस	१. व्योहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन २. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि ३. जग्गा धनी प्रमाण, पूर्जा र घर निर्माण इजाजतपत्रको प्रतिलिपि ४. घरजग्गा कर तिरेको चुक्तापत्रको प्रतिलिपि ५. नागरिता अन्यन्त्र जिल्लाको भएमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि	३००	सोहीदिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
१२. चारित्रिक/आचरण प्रमाणि सिफारिस	१. व्योहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन २. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि ३. पासपोर्ट साइजको २ प्रतिफोटो ४. नागरिकता अन्यन्त्रको भएमावसाई सराई दर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि	५००	सोही दिनवा सर्जिमिनको हकमा बढीमा ३ दिन	चारित्रिक प्रमाणित सिफारिस
१३. पारिवारिक नाता प्रमाणित तथा नाता कायम प्रमाणित/सिफारिस	१. व्योहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन २. सम्बन्धिताव्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि १/१ प्रति, नाता प्रमाण खुन्ते कागजातको सक्कल र प्रतिलिपि ३. गा.पा.वाहिरका ना.प्र. पत्राभेमा बसाई सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ४. नावालकको हकमा जन्मदर्ताको सक्कल र प्रतिलिपि ५. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २/२ प्रति ६. अन्य आवश्यकता अनुसारका कागजात ७. आवश्यकता अनुसारको सर्जिमिन गर्न सक्ने	५००	सोहीदिनवा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव

१४.मृत्यु पश्चात्को नाता प्रमाणित	१.अनुसुची अनुसारको निवेदन फाराम २.मृतकका नातेदारहरु(हकदारहरु) को ना.प्र.प.को प्रतिलिपि ३.मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि,नाबालकको हकमा जन्मदर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि ४.वडाको किटानी सर्जिमिन मुचुल्का ५.मृतकका नातेदारहरु (हकदारहरु)को फोटो २/२ प्रति ६.मृतक तथा निवेदकहरुको नागरिकता अन्यन्त्रको भएमा बसाईसराइ दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ७.मृतकको नातेदारहरु(हकदारहरु)सबै उपस्थित हुनुपर्ने	५००	सोहीदिनवा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
नाफा मुलक संस्था दर्ता सिफारीस शुल्क	१.सम्बन्धित व्यक्ति /संस्थाको निवेदन २.वडा कार्यालयको सिफारिस ३ समितिको वैठक निर्णयको प्रतिलिपि ४ विधान प्रतिलिपि	१५००	सोहीदिन	गाउँपालिका प्रशासन शाखा वा प्रमुख प्रशासकीय अधिकृत
सेवा मुलक संस्था दर्ता सिफारीस शुल्क	१.सम्बन्धित व्यक्ति /संस्थाको निवेदन २.वडा कार्यालयको सिफारिस ३ समितिको वैठक निर्णयको प्रतिलिपि ४ विधान प्रतिलिपि	५००	सोहीदिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
१५.मोही नामसारी तथा लगतकट्टा सिफारिस	१.व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन २.मोहियानी अस्थाइ निस्साको सक्कल र प्रतिलिपि ३.जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ४.नागरिकताको प्रतिलिपि	५००	सोहीदिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
१६.घर जग्गा नाम सारी-(पैतृक सम्पति)	१.व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन २.मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ३.मृतकसंगको नाता प्रमाणित पत्रको प्रतिलिपि ४.सम्बन्धित हकदारहरुको ना.प्र.को प्रतिलिपि ५.नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ६.मृतक कानामको जग्गाधनीदर्ता प्रमाण पूर्जाको प्रतिलिपि ७.निवेदकको नागरिकताअन्यन्त्रको भएमा सम्बन्धितगा.वि.सा / न.पा.बाट हालसालै हकदार प्रमाणित गरिएको पत्र ८.हकदारहरुको पासपोर्ट साइजको फोटो २/२प्रति ९.चालु आ.व.को घरजग्गा कर तिरेको चुक्तापत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि	१५ रोपनी सम्मको रु ५०० सो भन्दा माथि प्रतिरोपनी रु ३० का दरले	सोहीदिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
१७.चार किल्ला तथा साध सिमाना प्रमाणित	१.कार्यालयले उपलब्ध गराएको निवेदनफाराम २.निवेदकको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि ३.जग्गा धनीदर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ४.सम्बन्धित जग्गाको स्पस्ट नक्सा /टेस ५.चालु आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपि ६.आवश्यक परेमा सर्जिमिन मुचुल्का (सम्बन्धितव्यक्ति स्वयं उपस्थित हुनुपर्ने)	सडक क्षेत्र रु ६०० अन्य क्षेत्र रु ३००	सोही दिन वा सर्जिमिन पश्चात्	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
१८.घर बाटो प्रमाणित (घरकायम पक्की र कच्ची)	१.कार्यालयले उपलब्ध गराएको निवेदन फाराम २.ज.ध.प्र.पत्र को प्रतिलिपि र ना.प्र.प. को प्रतिलिपि ३.जग्गाको स्पस्ट नापी नक्सा /टेस ४.चालु आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपि ५.आवश्यक परेमा सर्जिमिन मुचुल्का (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)	पंकिघर रु ६०० कच्ची रु ४००	प्रविधिक निरीक्षण वा सर्जिमिनपश्चात्	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
१९.विघुत/खानेपानी/टेलिफोन लाइन जडान सिफारिस	१.व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन २.घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि ३.निवेदकको ना.प्र.पत्रको प्रतिलिपि ४.घर नक्सापास इजाजतपत्रको प्रतिलिपि ५.घरजग्गा कर चुक्तापत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि ६.घर निर्माणको आशिंकवा पूर्ण सम्पन्नपत्रको प्रतिलिपि	२००	सोहीदिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
नक्कल कागजात प्रमाणित प्रति पाना	१ निवेदन २ नेपाली नागरिकताको प्रतिलिपि ३ सो सग सम्बन्धित अन्य आवश्यक कागजात	५	सोहीदिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव

२०.सम्पत्ति/जग्गा मूल्यांकन सिफारिस	१.व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन २.ना प्र पत्रको प्रतिलिपि ३.घर नक्सापास प्रमाण पत्रको प्रतिलिपि ४.कित्ता नापीनक्सा (ब्लु प्रिन्ट/टेस) ५.जग्गाधनीदर्ता प्रमाण पूर्जाको प्रतिलिपि ६.घरजग्गा कर चुक्तापत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)	प्रति १०० को ०.२० का दरले	सोहीदिनवा सर्जिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा:अध्यक्ष वा वडा सचिव
२१.आयश्रोत प्रमाणित	१.व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन २.ना प्र पत्रको प्रतिलिपि ३.आयक्षोतको प्रमाण कागजातहरुको सक्कल र प्रतिलिपि ४.घर भाडा बागत प्राप्त आयमावहाल कर तिरेको प्रमाण र गाँउपालिकालाई बहाल कर बुभाएको रसिदको प्रतिलिपि व्यवसायबाट आयक्षोत प्रमाणीत गर्नुपरेमा १ स्थानीय निकायमा दर्ता/नविकरण प्रमाणपत्रको प्रतिलिपि २ आन्तरिक राजश्व कार्यालयमा दर्ता प्रमाण पत्रको प्रतिलिपि ३ अधिल्लो आ.व.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ४ अधिल्लो आ.व.को लेखा परीषण प्रतिवेदनको प्रतिलिपि	५ लाख सम्म रु १००० १० लाख सम्म रु १५०० १५ लाख सम्म रु ३००० २० लाख सम्म ४००० सो भन्दा माथि ०.१५ प्रतिशतका दरले	सोहीदिन	सम्बन्धित वडा:अध्यक्ष वा वडा सचिव
२२.कन्सुलर प्रमाणीत	१ निवेदन २ नेपाली नागरिकताको प्रतिलिपि=जन्मदर्ता ३ सो सग सम्बन्धित अन्य आवश्यक कागजात	१०००	सोही दिन	गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकीएको व्यक्ति
२३.नक्सापास	१.गा.पा कार्यालयले उपलब्ध गराएको फाराम २.जग्गा धनीदर्ता प्रमाण पूर्जाको प्रतिलिपि ३.ना.प्र.प.को प्रतिलिपि र फोटो २ प्रति ४.नापी शाखाबाट प्रमाणीतकित्ता नापीनक्सा(ब्लु प्रिन्ट/टेस) ५.ईन्जिनियर काउन्सीलम दर्ता भएका ईन्जिनियरहरुले बनाएको राष्ट्रिय भवननिर्माण आचारसंहिता २०७२ अनुसार भवनको नक्सा ६.डिजाइन गर्ने ईन्जिनियरको ईन्जिनियर काउन्सीलमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि ७.नियामनुसार कर तथा मालपोत तिरेको रसिद ८.सांघ संधियाको मन्जुरी	घर नक्शा पास कार्यविधिले तोकिए अनुसार	१६दिन देखि ३० दिनभित्र	गाँउपालिकाःप्राविधिक शाखा (नक्सापास उपशाखा) शाखा र प्र.प्र.अ
२४.नक्सा नामसरी	१.गा.पा. कार्यालयले उपलब्ध गराएको निवेदन २.घर नक्सापास भएको प्रमाणपत्र,पास भएको सक्कल नक्सा नक्साको प्रतिलिपि ३.लालपुर्जाको प्रतिलिपि,नागरिकताको प्रतिलिपि ४.रजिष्ट्रेसन (लिखित) कागजको प्रतिलिपि ५.घरजग्गा कर तिरेको चुक्तापत्र र मालपोत रसिदको प्रतिलिपि ६.नापी शाखाबाट प्रमाणित नापीनक्सा (ब्लु प्रिन्ट/टेस)	घर नक्शा पास कार्यविधिले तोकिए अनुसार	७ दिन	गाँउपालिकाःप्राविधिक शाखा (नक्सापास उपशाखा) शाखा र प्र.प्र.अ
२५.घर निर्माण पुर्ण/आशिंक सम्पन्न प्रमाण पत्र	१.गा.पा.कार्यालयले उपलब्ध गराएको निवेदन २.नक्सा पासको सक्कल र प्रतिलिपि ३.पूर्जाको प्रतिलिपि,ना.प्र.को प्रतिलिपि र फोटो २ प्रति ४.घरजग्गा कर तिरेको चुक्तापत्र र मालपोत रसिदको प्रतिलिपि ५.चारै दिशा बाट खिचिएको प्रस्तु देखिने फोटो १/१ प्रति ६.सम्बन्धित प्रविधिकको स्थलगत निरीक्षणको प्रतिवेदन	घर नक्शा पास कार्यविधिले तोकिए अनुसार	१ दिन वा प्राविधिकको स्थलगत निरीक्षण पश्चात्	गाँउपालिकाःप्राविधिक शाखा (नक्सापास उपशाखा) शाखा र प्र.प्र.अ
२६.घर नक्सा नवीकरण	१.गा.पा.कार्यालयले उपलब्ध गराएको निवेदन २.नक्सा पासको सक्कल र प्रतिलिपि ३.पूर्जाको प्रतिलिपि,नागरिकताको प्रतिलिपि र फोटो २ प्रति	घर नक्शा पास कार्यविधिले तोकिए अनुसार	१ दिन वा प्राविधिकको स्थलगत निरीक्षण पश्चात्	गाँउपालिकाःप्राविधिक शाखा (नक्सापास उपशाखा) शाखा र प्र.प्र.अ

	४. घर निर्माण भएको भएनिर्माण भएको तला सम्मको घरजग्गा कर तिरेको चुक्तापत्र र मालपोत रसदप्रतिलिपि ५. नापी शाखाबाट प्रमाणित कित्तानापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस) ६. सम्बन्धित प्रविधिको स्थलगत निरीषणको प्रतिवेदन			
२७ हल भाडा/बैठक कक्ष	१ निवेदन २ नेपाली नागरिकताको प्रतिलिपि	१०००	३ दिन अगाडी नै वुकिङ	गाउँपालिका प्रशासन शाखा
निज जग्गाका रुख कटान उत्तिस जात सिफारीस	१ निवेदन २ जग्गाधनि प्रमाण पूजा ३ अन्य आवश्यक कागजात	प्रति गोटा १००	सोहीदिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव
निज जग्गाका रुख कटान रातो पात्ले वा अन्य जात सिफारीस	१ निवेदन २ जग्गाधनि प्रमाण पूर्जा ३ अन्य आवश्यक कागजात	प्रति गोटा १५०	सोहीदिन	सम्बन्धित वडाःअध्यक्ष वा वडा सचिव

ख. दर्ता, नवीकरण, स्वीकृत

१. नीज विधालय, खोल्ल स्वीकृतको लागि तथा कक्षा अपग्रेड गर्न गाउँपालिकामा सिफारिस	१. सम्बन्धित विधालय वाव्यवस्थापना समितिको अनुरोध पत्र २. विधालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापना समितिको बैठकको निर्णयको प्रतिलिपि ३. नयाँ संचालन गरिने विधालयको शिक्षा नियमावली बमोजिम विधालयको विवरण भरिएको फाराम ४. निजिकको समानतहका २ विधालयबाट सहमतिपत्रको प्रतिलिपि ५. विधालयको नामको भवनतथा भाडाको भवनभएमाजग्गा घर कर तिरेको कर चुक्तापत्रको प्रतिलिपि ६. घर भाडामा लिएको भए सम्झौतापत्रको प्रतिलिपि ७. सम्बन्धित वडा कार्यालयको सिफारिस	१२००	गाउँउकार्यपालिकाको बैठकबाट	गाउँपालिकाःशिक्षाशाखा, प्रमुखप्रशासकीयअधिकृत एवं गाउँप्रमुख
२ नेपाल सरकारका पुण स्वामित्वमा रहेको बाहेक आर्थिक कारोबार गर्ने बाणिज्य बैंक शुल्क	१ निवेदन २ इजाजत न्दर्ता प्रमाण पत्र ३ कर चुक्ता प्रमाण पत्र ४ सो सग सम्बन्धित अन्य आवश्यक कागजात		३ दिन	गाउँपालिका प्रशासन वा राजश्व शाखा
श्रेणी क		२००००		
श्रेणी ख		१४०००		
श्रेणी ग		७०००		
श्रेणी घ		४०००		
३. संस्था दर्ता/नवीकरण	१. सम्बन्धित व्यक्ति/संस्थाको निवेदन २. वडा कार्यालयको सिफारिस ३. संस्थाको विधान २ प्रति ४. संस्था अन्यत्रदर्ता भई सकेको भए प्रमाण पत्रप्रतिलिपि ५. संस्था रहेको भवनको घरजग्गा कर मालपोत तिरेको प्रतिलिपि भडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि ६. साधारण सभाको निर्णयको प्रतिलिपि ७. अधिल्लो आ.व. को लेखा परीक्षण वेदनको प्रतिलिपि	१०००	सोही दिन	गाउँपालिका प्रशासन शाखा
व्यवसाय दर्ता	१ सम्बन्धित व्यक्तिको निवेदनपत्र २. पासपोर्ट साइजको २ प्रतिफोटो ३. नागरिकता प्रमाणपत्र र जग्गा धनीपूर्जाको प्रमाण पत्रको प्रतिलिपि ४. घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर/जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि	१०००	सोही दिन	गाउँपालिका : राजस्व वा प्रशासन शाखा

	५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, व्यानदर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट संग सम्बन्धि सो को प्रमाण पत्र			
व्यवसाय कर				
किराना पसल	१ निवेदन			गाँउपालिका : राजस्व वा प्रशासन शाखा
श्रेणी क	२ दर्ता प्रमाणपत्र	१०००		
श्रेणी ख	३ करचुक्ता प्रमाण पत्र	८००		
श्रेणी ग	४ सोसग सम्बन्धित अन्य कागजात	७००		
थोक बिक्रेता	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	१०००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
होटल व्यवसाय				गाँउपालिका : राजस्व वा प्रशासन शाखा
होटल एण्ड लज	१ निवेदन			
रेस्टुरेण्ट	२ दर्ता प्रमाणपत्र	१५००		
रेस्टुरेण्ट एण्ड वार	३ करचुक्ता प्रमाण पत्र	१२००		
होटल	४ सोसग सम्बन्धित अन्य कागजात	४५००		
मासु पसल	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	१०००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
चिया नास्ता पसल	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	५००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
मिठाई पसल	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	७००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
फेन्सी/कपडा पसल				गाँउपालिका : राजस्व वा प्रशासन शाखा
श्रेणी क	१ निवेदन			
श्रेणी ख	२ दर्ता प्रमाणपत्र	१४००		
श्रेणी ग	३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	१२००		
१ निवेदन				
फेन्सी तथा तयारी पोशाक पसल	२ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	७००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
श्रृंगार सामाग्री पसल	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	६००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
निमाण व्यवसाय तथा हार्डवेयर पसल				गाँउपालिका : राजस्व वा प्रशासन शाखा
श्रेणी क	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	२५००		
श्रेणी ख		२०००		
श्रेणी ग		१५००		
भाडा बर्तन पसल		१०००		

सुन चाँदी तथा गहना पसल	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात			गाँउपालिका : राजस्व वा प्रशासन शाखा
श्रेणी क		३०००		
श्रेणी ख		२५००		
पत्रिका स्टेसनरी पुस्तक पसल	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	७००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
फोटो स्टडिया	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात			गाँउपालिका : राजस्व वा प्रशासन शाखा
श्रेणी क		१०००		
श्रेणी ख		५००		
क्लिनिकहस्पिटल/				
दन्त हस्पिटल	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	३०००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
निजि अस्पताल, नर्सिङ होम		५०००		
निजि क्लिनिक		१५००		
भेटनरी चिकित्सा		१०००		
चश्मा पसल	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात१ निवेदन	७००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
फर्निचर	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात			गाँउपालिका : राजस्व वा प्रशासन शाखा
स्टिल फर्निचर पसल		१५००		
काठको फर्निचर उधोग		१२००		
ब्युटि पार्लर	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	७००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
टेलरिङ्ग सेन्टर, पसल	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	५००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
दुग्ध उत्पादन तथा वितरण	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	१०००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
साईन बोर्ड बनाउने तथा आट पसल	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	१०००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
घडी, रेडियो, क्यासेट, सिडी पसल इलेक्ट्रोनिक सामान विक्री पसल	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	१०००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
प्रिन्टिङ प्रेश, छपाई तथा प्रकाशन असेट प्रेस सहित खरिद	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	१८००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा

	४ सोसग सम्बन्धित अन्य कागजात			
कम्युट्स गोलिया काठचिरान उद्योग प्रशिक्षण	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	३०००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
विजुलीका समान विकी पसल	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	१०००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
मोटर पाटस मिल मेसनरी	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	१५००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
कानुनी तथा प्राविधिक परामश सेवा	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	५०००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
लेखा पढि व्यवसायी	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र ४ सोसग सम्बन्धित अन्य कागजात	१०००		गाँउपालिका : राजस्व वा प्रशासन शाखा
रुद्राक्ष दर्ता प्रयोजन	१ निवेदन २ दर्ता प्रमाणपत्र ३ करचुक्ता प्रमाण पत्र			गाँउपालिका : राजस्व वा प्रशासन शाखा
नेपाल भरी	४ सोसग सम्बन्धित अन्य कागजात	७०००		
जिल्ला भरी		३०००		
सघ संस्था दर्ता सिफारिस शुल्क	१ निवेदन २ समितिको वैठक निर्णयप्रतिलिपि ३ सोसग सम्बन्धित अन्य आवश्यक कागजात	१०००		गाँउपालिका : प्रशासन शाखा
संस्था नविकरण सिफारिस शुल्क	१ निवेदन २ समितिको वैठक निर्णयप्रतिलिपि ३ लेखापरिक्षण प्रतिवेदन ४ सोसग सम्बन्धित अन्य आवश्यक कागजात	१०००		गाँउपालिका : प्रशासन शाखा
कृषि तथा पशुपक्षी समूह दर्ता तथा नविकरण शुल्क (घरेलुमा दर्ता भएको)	१ निवेदन २ समूह विधान ३ समूह गठन ४ बडाको सिफारिस ५ समितिको नागरिकता प्रतिलिपि	२००		गाँउपालिका : कृषि तथा पशुपक्षी वा प्रशासन शाखा
कृषि तथा पशुपक्षी समूह दर्ता तथा नविकरण शुल्क घरेलुमा दर्ता) (नभएको	१ निवेदन २ समूह विधान ३ समूह गठन ४ बडाको सिफारिस ५ समितिको नागरिकता प्रतिलिपि	५००		गाँउपालिका : कृषि तथा पशुपक्षी वा प्रशासन शाखा
शिक्षक सरुवा सिफारिस शुल्क)जिल्ला बाहिर(१ निवेदन २ विद्यालयको सिफारीस पत्र ३ व्यवस्थापन समितिको वैठक निर्णयप्रति	५०००		गाँउपालिका : शिक्षा वा प्रशासन शाखा
शिक्षक सरुवा सिफारिस शुल्क (जिल्ला भित्र)	१ निवेदन २ विद्यालयको सिफारीस पत्र ३ व्यवस्थापन समितिको वैठक निर्णयप्रति	२०००		गाँउपालिका : शिक्षा वा प्रशासन शाखा
शिक्षक सरुवा सिफारिस शुल्क)पालिका भरी(१ निवेदन २ विद्यालयको सिफारीस पत्र ३ व्यवस्थापन समितिको वैठक निर्णयप्रति	१०००		गाँउपालिका : शिक्षा वा प्रशासन शाखा

सुन्तला व्यवसायी	१ निवेदन २ अन्य आवश्यक कागजात	प्रति क्यारेट २०		गाँउपालिका : प्रशासन शाखा
५ इजाजत पत्र दर्ता इजाजत नविकरण इजाजतपत्र नामसारी दस्तुर इजाजतपत्र नविकरण थप दस्तुर म्याद नाथेका इजाजतपत्र प्रतिलिपी दस्तुर	घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि २०७५ वमोजिम तोकिए अनुसारका कागजात	१५००० ५००० ९००० ९०००० ९०००		गाँउपालिका : राजस्व शाखा प्रमुख प्रशासकीय अधिकृत
६.उद्योग दर्ता तथा सिफारिस (ठुला, मझौला र साना)	१.सम्बन्धित उद्योगीको रितपूर्वको निवेदन २.उद्योगीको ना.प्र.प.को प्रतिलिपि ३.उद्योग संचालनहुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि ४.जग्गा भाडामा लिएको भएजग्गा भाडाको सम्झौताको प्रतिलिपि ५.ज.ध.को ना.प्र.प.को प्रतिलिपि ६. उद्योग अन्यन्त्र सम्बन्धित कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरूको प्रतिलिपि,आय कर,प्यानदर्ता प्रमाण पत्रको प्रतिलिपि,भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि ७.सम्बन्धित वडा कार्यालयको सर्जिमिन सहितको सिफारिस	१०००० ५००० ६००	२ दिनबा सर्जिमिन मुचुलका पश्चात्	गाँउपालिका:प्रमुखप्रशासकीय अधिकृत एवं गाँउप्रमुख
७.टोल विकास संस्था तथा अन्य समुह	१.टोल विकास संस्था/ समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहितनिवेदन २.टोलविकास संस्थाअन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि ३.संस्थाको विधान,२ प्रति ४.कार्य समितिमा रहेका पदाधिकारीहरूको ना.प्र.प.को प्रतिलिपि ५.वडा कार्यालयको सिफारिस	संस्था १००० समूह ५००	१ दिन	गाँउपालिका:प्रमुखप्रशासकीय अधिकृत एवं गाँउप्रमुख
८ जलस्रोत उपभोक्ता संस्था दर्ता शुल्क	१. तोकिएको अनुसुचि निवेदन २.संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि ३.संस्थाको विधान,२ प्रति ४.कार्य समितिमा रहेका पदाधिकारीहरूको ना.प्र.प.को प्रतिलिपि ५.वडा कार्यालयको सिफारिस	१५००	सोही दिन	गाउँपालिका प्रशासन तथा राजश्व शाखा
९ जलस्रोत उपभोक्ता संस्था नविकरण शुल्क	१. तोकिएको निवेदन २.संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि ३ संस्थाको लेखापरिक्षण प्रतिवेदन	१५००	सोही दिन	गाउँपालिका प्रशासन तथा राजश्व शाखा
१० जलस्रोत उपयोग दर्ता शुल्क	१. तोकिएको अनुसुचि निवेदन २.संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि ३.संस्थाको विधान,२ प्रति ४.कार्य समितिमा रहेका पदाधिकारीहरूको ना.प्र.प.को प्रतिलिपि ५.वडा कार्यालयको सिफारिस ६ प्रोजेक्ट प्रतिवेदन	३०००	३५ दिन पछि कार्यपालिकाको निर्णय भए पश्चात र जलश्रोत/खानेपानी उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०७६ ले तोकिए वमोजिम	गाउँपालिका प्रशासन वा राजश्व शाखा
११ जलस्रोत उपयोग नविकरण शुल्क	१. तोकिएको निवेदन २.संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि ३ संस्थाको लेखापरिक्षण प्रतिवेदन	२०००	सोही दिन	गाउँपालिका प्रशासन वा राजश्व शाखा

ग. पञ्जीकरण तथा सामाजिक सुरक्षा

१. जन्मदर्ता	१. सूचकले भरी पेश गरेको जन्मदर्ता अनुसुची फाराम २. सूचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. नवजात शिशुको बुवा र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि विवाहदर्ता प्रमाण पत्रको ४. नवजात शिशुको बुवा र आमाको विवाहदर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ५. गा.पा.बाहिरावाट आएको व्यक्तिको हकमा वसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि ६. अस्पालतमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि	२००	सोहीदिन	सम्बन्धित वडा :अध्यक्ष/वडा सचिव
२. मृत्यु दर्ता	१. सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसुची फाराम २. सूचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. मृतकको ना.प्र.प.को पत्रको सक्कल र प्रतिलिपि ४. गा.पा.बाहिरावाट आएको हकमा वसाईसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि ५. अस्पालतमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपि	२००	सोहीदिन	सम्बन्धित वडा सचिव
३. विवाह दर्ता	१. पतिपत्नी दुवैले संयुक्त रूपमा सहिछाप गरेको विवाहदर्ता अनुसुची फाराम २. पति पत्नी स्वयं अनिवार्य उपस्थितिहुनु पर्ने ३. पतिको नागारिकताको सक्कल प्रतिलिपि अनिवार्य पेश गर्नु ४. पत्नीको विवाहहुनु अगावै नागारिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने ५. पत्नीको नागारिता प्रमाण पत्रनवनाएको भएजन्मदर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ६. पत्नीको पिता वा माइती तर्फको एकाघरको नागारिकता प्रतिलिपि	२००	सोहीदिन	सम्बन्धित वडा सचिव
४. वसाईसराई दर्ता	१. पति पत्नी आएकाको हकमाबसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (वसाई सराई दर्ता प्रमाण सहित) २. सूचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. मुलीको ना.प्र.पत्र ४. घर जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि सो नभएको हकमा वसाई खुल्ने प्रमाण कागज ५. वसाईसराई गरी आएकाहरूको नागारिताको प्रतिलिपि/जन्मदर्ता प्रमाण पत्र	१०००	सोहीदिन	सम्बन्धित वडा सचिव
५. सम्बन्ध विच्छेद	१. अदालतको फैसलाको प्रतिलिपि २. सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसूची फाराम ३. सूचकको नागारिता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ४. गाउँउपालिका बाहिरावाट आएको हकमा वसाईसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि	आर्थिक ऐन बमोजिम	सोहीदिन	सम्बन्धित वडा सचिव

(२) सामाजिक सुरक्षा सम्बन्धी

१. सामाजिक सुरक्षा कार्यक्रम: जेठ नागारिक, दलित, एकल महिला, विधवा महिला, क र ख वर्गका असक्त अपांग र दलित बालबालिका परिचयपत्र	१. सम्बन्धित व्यक्तिको नागारिकता प्रमाणपत्रको प्रतिलिपि २. विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतक सँग विवाहदर्ता र मृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि ३. अशक्त अपांगता भएका व्यक्तिहरूको लागि अपांगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागारिकता प्रमाण पत्रको प्रतिलिपि र नाबालक भएमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि	नि : शुल्क	सोहीदिन	सम्बन्धित वडा :अध्यक्ष/वडा सचिव
---	---	------------	---------	---------------------------------

	<p>४. दलित बालबालिकाको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि बाबु आमाको विवाहदर्ता प्रमाण पत्र नागारिकताको प्रतिलिपि</p> <p>५. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २/२ प्रतिफोटो</p> <p>६. बसाइ सराइ गरी आएकोमा बसाइ सराइ प्रमाण पत्रको प्रतिलिपि</p> <p>(स्वयं उपस्थित हुनुपर्ने ज्येष्ठ साथै नागरिकको हकमा हरेक वर्ष त्रावण १ गते देखि मसिर १५ गते भित्र र अन्यको हकमा जुनसँकै बखत)</p>			
२.. सामाजिक सुरक्षा कार्यक्रम: परिचयपत्र नवीकरण	<p>१. परिचयपत्रको प्रतिलिपि</p> <p>२. नागारिकता प्रमाण पत्रको प्रतिलिपि</p> <p>३. अन्यत्रको नागारिकता भए बसाई सराई प्रमाणपत्रको प्रतिलिपि</p> <p>४. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फोटो २ प्रति (हरेक वर्ष त्रावण १ गते देखि भदौ मसान्त सम्म, सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)</p>	नि :शुल्क	सोहीदिन	सम्बन्धित वडा :अध्यक्ष/वडा सचिव
३. भत्ता रकम बुझ्न	बैकबाट भत्ता वितरणको व्यवस्थाभएको वडाको हकमा कार्यालय तथा गाउँपालिका कार्यालयबाट सिफारिस लिइ सम्बन्धित बैकमा खाता खोली खाता मार्फत भत्ता रकम बुझ्न सकिने छ। बैकबाट वितरणको व्यवस्थान भएका वडाको हकमा कार्यालयबाट भत्ता रकम बुझ्न सकिने छ।	नि :शुल्क	१ दिन	सम्बन्धित वडा :अध्यक्ष/वडा सचिव

घ. कर शुल्क

१. मालपोत सम्पति	<p>१. जग्गा प्रमाण वा प्रतिलिपि</p> <p>२. पछिल्लो पटक मालपोत तिरेको रसिद</p>	आर्थिक ऐन बमोजिम	१ दिन	गाउँपालिका राजस्व शाखा/वडा कार्यालय
२. व्यवसाय कर	<p>१. उद्योग व्यापार तथा व्यवसायदर्ता प्रमाणपत्र</p> <p>२. पछिल्लो पटक कर तिरेको विवरण खुल्ने कागजात</p>	आर्थिक ऐन बमोजिम	१ दिन	गाउँपालिका राजस्व शाखा/वडा कार्यालय

ड. योजना सम्झौता तथा भुक्तानि

२. आयोजना किस्ता भुक्तानि फरफारक	<p>१. किस्ता भुक्तानि वा फरफारक निवेदन</p> <p>२. बिल भरपाइ</p> <p>३. वडा कार्यालयको सिफारीस</p> <p>४. योजना सम्बन्ध भएमा प्राविधिक प्रतिवेदन</p> <p>५. योजना सम्पन्न भएको उपभोक्ता निर्णय प्रतिलिपि</p> <p>६. अनुगमन समितिको निर्णय प्रतिलिपि</p> <p>७. वडा सचिव/वडा अध्यक्षको रोहवरमा गरिएको सार्वजनिक परिक्षणको निर्णय प्रतिलिपि</p> <p>८. निर्माण कार्य गरेका तश्विर फोटो</p>	निशुल्क	१ दिन	गाउँपालिका योजना शाखा प्राविधिक शाखा प्रमुख प्रशासकिय अधिकृत
----------------------------------	--	---------	-------	--

च. न्याय सम्पादन

१. न्यायिक समिति उजुरि/निवेदन	<p>१. हदस्याद तोकिएको विषयमा सोहि बमोजिम र नतोकिएकोमा ३५ पैतिस दिनभित्र रितपुर्वक तयार गरेको तिन पिस्ते विवरण ठेगाना र सम्पर्क माध्यम खुलेको निवेदन</p> <p>२. आवस्यक सम्बद्ध कागजातहरू</p>	१००	मेलमिलाप तिन महिना भित्र	न्यायिक समिति वा समितिले तोकेको मेलमिलाप कर्ता/केन्द्र
२. न्यायिक समितिले उजुरि हेर्ने विषय र समाधानको तरिका	<p>न्यायिक समितिबाट निरुपन फैसला हुने विषयहरू:</p> <p>१. आलिधुर बाँध पैनि कुलो वा पानिघाटको बाँडफाड तथा उपयोगि</p> <p>२. अर्काको बालि नोकसानि</p> <p>३. चरन घाँस दाउरा</p> <p>४. ज्याला मजुरि नदिएको</p>	मेलमिलापको माध्यमबाट मात्र छिनोफानो हुने विषयहरू:	<p>१. सरकारि सार्वजानिक वा सामुदायिक बाहेक एकाको हकमा जराग अर्काले चापि मिचि वा घुसाइ खाएको</p> <p>२. सरकारि सार्वजानिक वा सामुदायिक बाहेक आफ्नो हक नपुने जग्गामा घर वा कुनै संरचना बनाएको</p> <p>३. पति-पत्रिविवरको सम्बन्ध विच्छेद</p>	

<p>५. घरपालुवा पशुपक्षि हरायको वा पाएको</p> <p>६. ज्येष्ठ नागरिक पालनपोषन तथा हेरचाह नगरेको</p> <p>७. नवालक छोरा छ्वारि वा पतिपत्रिलाइ आमद अनुसार खान लाउन वा शिक्षा दिक्षा नदिएको</p> <p>८. बार्षिक २५ लाख रुपैयसम्मको घर बहाल</p> <p>९. अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाइ असरपर्ने गरि रुख विरुवा</p> <p>१०. आफ्नो घर वा बलेसिवाट अर्काको घर जग्गा वा सार्वजानिक बाटोमा पानि झारेको</p> <p>११. सधियारको जग्गा तर्फ इयाल राखि घर बनाउदा छोड्नपर्ने नछोडेको</p> <p>१२. कुनै सार्वजानिक स्थलको उपयोग गर्न नदिएको</p> <p>१३. अन्य कानुन बमोजिम बिषयहरु</p>	<p>४. अंगभंग बाहेकको बढिमा १ वर्ष सम्म कैद हुने कुटपिट</p> <p>५. गालि बेज्जईति</p> <p>६. लुटपिट</p> <p>७. पशुपक्षि छाडा छाडको वा राख्दा वा पाल्दा लापरबाहि गरि अरुलाइ असर पालेको</p> <p>८. अरुको आवासमा अनधिकृत प्रवेश गरेको</p> <p>९. अर्काको हक/भोगमा रहेको जग्गा आवाद/भोग चलाइ</p> <p>१०. ध्वनि प्रदुशन गरि वा फोहोरमैला फ्याकि छिमेकिलाइ असर पुराएको</p> <p>११. प्रचलित कानुन बमोजिम मेलमिलाप हुन सक्ने व्यक्ति बादि भई दायरा हुने अन्ने देवानि र १ वर्षसम्म कैद</p>
---	--

छ. विविध विषयहरु:

<p>१. सुचनाको हक सम्बन्धित विवरण</p>	<p>१. रितपुर्वक पेश गरिएको निवेदन</p> <p>२. निवेदनको नागरिकता वा नागरिक भएको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि</p> <p>३. दश पृष्ठ भन्दा बढिको विवरण भएमा शुल्क लाग्नें।</p>	<p>द्व. साइज रु ५/- प्रतिपृष्ठ र रु १०/- प्रतिपृष्ठ</p>	<p>१ दिन</p>	<p>गाउँपालिका वा वडा कार्यालय: सुचना अधिकारी</p>
<p>२. बन्द घर कोठा खोल्ने रोहवर</p>	<p>१. रितपुर्वक विवरण खुलेको निवेदन</p> <p>२. बन्द घर कोठा खोल्नुपर्नाको कारण आधार स्पष्ट हुने</p> <p>३. निवेदनको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</p>	<p>रु १००</p>	<p>सोहि दिन</p>	<p>वडाध्यक्ष वा वडा सचिव</p>
<p>३. गा.बि.स/वडा फरक परेको सम्बन्धि सिफारिश</p>	<p>१. रितपुर्वक विवरण खुलेको निवेदन</p> <p>२. निवेदनको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</p> <p>३. संघिय पुनःसंरचना वा सरकारको निर्णयले फरकोमा परेकमात्रा०</p>	<p>नेपालिमा नि:शुल्क अंग्रेजिमा रु १००</p>	<p>सोहि दिन</p>	<p>वडाध्यक्ष वा वडा सचिव</p>
<p>४. सिफारिशहरु (अंग्रेजिमा०)</p>	<p>१. सम्बन्धित क्र श मा उल्लेखित गरिए बमोजिमका कागजातहरु पेश गर्नुपर्ने</p> <p>२. अन्य सिफारिशहरु अंग्रेजिमा गर्नुपर्दा नियमअनुसार काम</p>	<p>रु १००</p>		<p>सम्बन्धित क्र श मा उल्लेख भए कमोजिम वा नियमानुसार</p>

नोट: उपरोक्त वडापत्रमा उल्लेख नभएमा सेवा/शुल्कहरुमा गाउँपालिका आर्थिकले ऐन बमोजिम हुनेछ र सेवा प्रवाह प्रक्रिया गाउँपालिकाको प्रचलित नियमानुसार हुनेछ। सेवा सम्बद्ध थप जानकारी सुचना अधिकारी वा सम्बन्धित पदाधिकारी /कर्मचारीबाट लिन सकिनेछ। साथै सेवा प्रवाह सम्बन्धि कुनै विषयमा वडास्तरका कर्मचारीको हकमा वडाध्यक्ष समक्ष गाउँपालिकाका कर्मचारिको हकमा प्रमुख प्रशासकीय अधिकृत समक्ष र प्रमुख प्रशासकीय अधिकृतको हकमा गाउँ प्रमुख समक्ष गुनासो व्यक्त गर्न सकिनेछ।